



स्थानीय राजपत्र

देवघाट गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: ४ संख्या: १४ मिति: २०७७/०७/०६

भाग — २

देवघाट गाउँपालिका

सहकारी संघ/संस्थालाई अनुदान प्रदान गर्ने कार्यविधि,

२०७७

देवघाट गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

देवघाट, तनहुँ

गण्डकी प्रदेश, नेपाल

सहकारी संघ/संस्थालाई अनुदान प्रदान गर्ने कार्यविधि, २०७७

गाउँ कार्यपालिकाको बैठकबाट स्वीकृत मिति: २०७७/०७/०२

प्रमाणिकरण मिति: २०७७/०७/०६

प्रस्तावना: देवघाट गाउँपालिकामा विनियोजित बजेट तथा कार्यक्रममा परेका सहकारी व्यवसाय संरक्षण, प्रबर्द्धन तथा विकास गरी स्वरोजगार, रोजगार, उत्पादन बृद्धी तथा आत्मनिर्भर बनाउनका लागि उत्पादनमूलक सहकारी संघ/संस्थालाई प्रबर्द्धन/सहयोग गर्न, चक्लाबन्दीमा आधारित सहकारी/सामुदायिक खेती प्रबर्द्धन सहयोग गर्ने, सहकारी प्रबर्द्धनका लागि दिवस, मेला, महोत्सव कार्यक्रमलाई सहयोग गर्न, एक सहकारी एक उत्पादन कार्यक्रमलाई सहयोग गर्न, उत्कृष्ट सहकारी संघ संस्थाहरूलाई पुरस्कार तथा सम्मान कार्यक्रम (अन्य) सञ्चालन गर्न र व्यवस्थापन तथा सञ्चालनमा सुशासन कायम गर्न कार्यन्वयन गर्नका लागि देवघाट गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ को दफा ४ बमोजिम देवघाट गाउँपालिकाले यो कार्यविधि बनाएको छ ।

परिच्छेद -१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस कार्यविधिको नाम "सहकारी संघ/संस्थालाई अनुदान प्रदान गर्ने कार्यविधि, २०७७" रहेको छ ।
(२) यो कार्यविधि देवघाट गाउँपालिकाको राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुनेछ ।
(३) यो कार्यविधि देवघाट गाउँपालिकाभर लागू हुनेछ ।

२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा
- क) "आयोजना" भन्नाले दफा ३ बमोजिम सञ्चालन गर्न प्रस्ताव गरिएको आयोजना वा सञ्चालनमा आएका आयोजना सम्झनु पर्छ ।
- ख) "एक सहकारी एक उत्पादन" भन्नाले सहकारी संस्थाले कृषि, पशुपन्क्षी, मत्स्य र अन्यबाट उत्पादन, संचय, प्रशोधन वा बजारीकरण सम्बन्धी गरेको व्यवसाय/सहकारी खेत/सहकारी खेती गर्न उत्प्रेरित गराउनको लागि सञ्चालन हुने तालिमलाई सम्झनु पर्छ ।
- ग) "कार्यालय" भन्नाले देवघाट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयलाई सम्झनु पर्दछ ।
- घ) "चक्लाबन्दीमा आधारित सहकारी खेती" भन्नाले संस्थाले वा संस्थाका सदस्यहरूले आ-आफ्नो जग्गाहरू एकिकृत गरी सामूहिक रूपमा गरेको सहकारी खेती वा संस्थाले ठूलो क्षेत्रफलमा गरेको सहकारी खेतीलाई जनाउँछ ।
- ङ) "निर्देशन समिति" भन्नाले दफा १३ को उपदफा (१) बमोजिमको निर्देशन समिति सम्झनु पर्छ ।
- च) "प्रस्ताव मूल्याङ्कन समिति" भन्नाले दफा १३ को उपदफा (१) बमोजिमको प्रस्ताव मूल्याङ्कन सम्झनु पर्छ ।
- छ) "मन्त्रालय" भन्नाले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशलाई सम्झनु पर्छ ।
- ज) "मुख्य कारोबार" भन्नाले संस्थाले सञ्चालन गरेका व्यावसायिक क्रियाकलापहरू मध्ये कुल वार्षिक कारोबारको ५० (पचास) प्रतिशत भन्दा बढी हिस्सा भएको कारोबार सम्झनु पर्छ ।
- झ) "विनियम" भन्नाले संस्थाको विनियम सम्झनु पर्छ ।

- ज) "स्थीर पूँजी" भन्नाले सहकारीको शेयर पूँजी, भवन, सवारी साधन, स्थायी सम्पत्ति, मेशिनरी औजारलाई समेत जनाउँछ ।
- ट) "सहकारी खेती" भन्नाले संस्थाले कृषि, पशुपन्क्षी, मत्स्य र अन्यबाट उत्पादन, प्रशोधन तथा बजारीकरण हुने व्यवसायलाई जनाउँछ ।
- ठ) "समिति" भन्नाले संस्थाको सञ्चालक समिति सम्झनु पर्छ ।
- ड) "साधारण सभा" भन्नाले संस्थाको साधारण सभा सम्झनु पर्छ ।
- ढ) "सीमान्तकृत समुदाय" भन्नाले गरिब तथा विपन्न वर्ग, महिला, दलित र पिछडिएका अल्पसंख्यक जनजाति समुदाय सम्झनु पर्छ र सो शब्दले अपाङ्गता भएका व्यक्तिहरूलाई समेत जनाउँछ ।
- ण) "संघ" भन्नाले विषयगत जिल्ला सहकारी संघ, जिल्ला सहकारी संघ, विषयगत प्रदेश सहकारी संघ र प्रदेश सहकारी संघलाई जनाउँछ ।
- त) "संस्था" भन्नाले सहकारी संस्था सम्झनु पर्छ र सो शब्दले सहकारी संघलाई समेत जनाउँछ ।

परिच्छेद -२

अनुदान सम्बन्धी व्यवस्था

३. अनुदान दिन सक्ने: (१) सहकारी संघ/संस्थाको आयोजना सञ्चालन गर्न गाउँपालिकाले देहाय बमोजिमको अनुदान दिन सक्नेछ:
- क) वीउपूँजी अनुदान,
- ख) पूँजीगत अनुदान,
- ग) सहकारी प्रवर्द्धनका लागि दिवस, मेला महोत्सव सहयोग कार्यक्रम ।
- घ) एक सहकारी एक उत्पादन कार्यक्रमलाई सहयोग गर्न

- ड) उत्कृष्ट सहकारी संघ संस्थाहरूलाई पुरस्कार तथा सम्मान कार्यक्रम (अन्य) सञ्चालन गर्ने ।
- (२) उपदफा (१) बमोजिम प्रत्येक वर्ष प्रदान गरिने रकमको अधिकतम सीमा गाउँपालिकाको स्वीकृत बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम हुनेछ ।
- (३) उपदफा (१) बमोजिम अनुदान तथा सुविधा दिँदा देहायका संस्थाको देहाय बमोजिमका आयोजनाका लागि दिन सकिनेछ
- क) व्यवसायी कृषक, श्रमिक, भूमिहीन कृषक, सीमान्तकृत समुदाय, गरिब तथा विपन्न महिला सम्मिलित सहकारी संस्थाले दश रोपनी भन्दा बढी जग्गामा खाद्यान्न तथा तरकारी बालीको बीउ उत्पादन, फलफूल तथा तरकारी खेती, अलैंची खेती, अदुवा/बेसार खेती, उखु खेती, आलु खेती, चिया/कफी खेती, माछापालन, पशुपन्छी पालन तथा चरन व्यवस्थापनका चक्लाबन्दीमा आधारित सहकारी खेती वा आफ्ना सदस्यहरूलाई सामुहिक सहकारी खेती वा वस्तु वा सेवा उत्पादन गरी स्वरोजगार अवसर दिलाउने आयोजना,
- ख) कृषि सहकारी संस्थाले दीर्घकालीन रूपमा भूमिको व्यवस्था गरी चक्लाबन्दीमा आधारित सहकारी खेती वा सदस्यलाई संलग्न गराई सामुहिक सहकारी खेती सञ्चालन गर्ने आयोजना,
- ग) कृषि सहकारी संस्थाले आफ्ना सदस्यहरूको उपज सङ्कलन, संचय, प्रशोधन तथा बजारीकरण गर्ने सम्बन्धी आयोजना,
- घ) विषयसँग सम्बन्धी सहकारी संस्थाले सङ्गठित भई वा सामुहिकरूपमा एक सहकारी एक उत्पादन सञ्चालन गर्ने, शीतघर, श्रोत केन्द्र, थोक बजार, यातायात, स्वास्थ्य सेवा, जलविद्युत, भारी उपकरण, कृषि औजार कारखाना लगायतका साझा उपयोगका आयोजना ।

- (४) सहकारी संघ, संस्थाको सहभागितामा देवघाट गाउँपालिका भित्र हुने सहकारी प्रबर्द्धन गतिविधि झल्कने गरी मनाइने राष्ट्रिय सहकारी दिवस, मेला महोत्सव कार्यक्रममा र उत्कृष्ट सहकारी संघ संस्थाहरुलाई पुरस्कार तथा सम्मान कार्यक्रममा मन्त्रालयले निर्णय गरी देहाय बमोजिमको रकम सहयोग प्रदान गर्न सक्नेछ
- क) राष्ट्रिय सहकारी दिवस वा मेला महोत्सव कार्यक्रम आयोजनाले राष्ट्रिय सहकारी दिवस, मेला महोत्सव कार्यक्रममा सहयोग रकम मागका लागि मन्त्रालयमा सहकारी संघ, संस्थाले कर चुत्ताको प्रमाणपत्र सहित कार्यक्रमको प्रस्ताव र संगठित संघ, संस्था भएमा नविकरण प्रमाणपत्र सहित कार्यक्रमको प्रस्ताव पेस गर्नुपर्ने,
- ख) गाउँपालिकाबाट प्राप्त सहयोग रकम बराबरको बील भरपाई पेस गरी पेशकी फछ्यौट गर्नु कार्यक्रम, प्रस्ताव पेस गर्ने आयोजक वा पेशकी लिनेको कर्तव्य हुनेछ ।
- ग) पहिलेको कार्यक्रममा लगेको पेशकी फछ्यौट नगर्ने आयोजक वा संघ, संस्थालाई पुनः सहयोग रकम उपलब्ध गराइने छैन ।
- घ) प्रस्तावमा उल्लेखित कार्यक्रम नगरी पेशकी रकम हिनाविना गरेको ठहरिएमा सरकारबाट व्यक्तिसँग असुल उपर गर्नेछ ।
- (५) एक सहकारी एक उत्पादन वा सहकारी खोजी गर्ने वा वित्तिय कारोवार गर्ने वा सेवा प्रदान गर्ने सहकारी संघ, संस्थालाई अनुसूची - ५ बमोजिम मूल्याङ्कनका आधारमा छनौट गरी राष्ट्रिय सहकारी दिवस समारोहमा घोषणा गरिने र एक उत्कृष्ट सहकारी संघ संस्थालाई बढीमा बीस हजार रुपैयाँसम्म नगद रकम सहित पुरस्कार वा सम्मान वा कदरपत्र सहयोग प्रदान गर्न सक्नेछ ।
४. **बीउपुँजी अनुदान प्रदान गर्न सक्ने:** (१)गाउँपालिकाले सीमान्तकृत समुदाय सम्मिलित सहकारी संस्था वा सहकारी खेति गर्ने सहकारी

संस्थालाई दफा ३ को उपदफा (३) को खण्ड (क) वा (ख) बमोजिमको आयोजना सञ्चालन गर्न बीउपुँजी अनुदान प्रदान गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बीउपुँजी अनुदान उपलब्ध गराउँदा संस्थाको प्रत्यक्ष रोजगार पाउने सदस्य संख्याका आधारमा प्रति सदस्य वीस हजार रुपैयाँ वा कुल छ लाख रुपैयाँमा जुन घटी हुन्छ सो रकमको माथिल्लो सीमा कायम गर्नु पर्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि सीमान्तकृत समुदाय सम्मिलित संस्थाको हकमा प्रति सदस्य तीस हजार रुपैयाँ वा कुल सात लाख पचास हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकमको माथिल्लो सीमा कायम गर्नु पर्नेछ ।

(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि एक पटक बीउपुँजी अनुदान उपलब्ध गराइएको संस्थालाई आयोजना विस्तार गरी थप स्वरोजगारी दिलाउने अवस्थामा दुई वर्षपछि उपदफा (२) वा (३) बमोजिमको सीमामा नबढाई बीउपुँजी अनुदान प्रदान गर्न सक्नेछ ।

(५) यस दफा बमोजिम उपलब्ध गराइएको बीउपुँजी अनुदान संस्थाले आफ्नो जगेडा कोषमा राखी आयोजनाको उद्देश्य बमोजिम स्थिर वा कार्यशील पुँजीका साथै व्यवसाय सञ्चालन खर्च व्यहोर्ने गरी उपयोग गर्न सक्नेछ ।

(६) उत्पादन, प्रशोधन, बजारीकरण गर्न संस्थाले मार बीउपुँजी अनुदान प्राप्त गर्न सक्ने छन् ।

५. **पूँजीगत अनुदान प्रदान गर्न सक्ने:** (१) दफा ३ को उपदफा (३) को खण्ड (क), (ख), (ग), (घ) र (ङ) मा उल्लिखित आयोजना

सञ्चालन गर्न गाउँपालिकाले सीमान्तकृत समुदाय सम्मिलित सहकारी संस्था वा **एक सहकारी एक उत्पादन** सम्बन्धी सहकारी खेति गर्ने कृषि सहकारी संस्थालाई देहाय बमोजिम पूँजीगत अनुदान प्रदान गर्न सक्नेछ ।

(क) देवघाट गाउँपालिका वडा नं. २ र ३ दुर्गम वडाका क्षेत्रका लागि प्रस्तावित आयोजनाको कुल स्थीर पुँजी आवश्यकताको पचहत्तर प्रतिशत सम्म र

(ख) अन्य क्षेत्रको हकमा प्रस्तावित आयोजनाको कुल स्थीर पुँजी आवश्यकताको साठी प्रतिशत सम्म ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि महिलाहरू मात्र सम्मिलित संस्थाद्वारा सञ्चालित आयोजनाको हकमा उपदफा (१) को खण्ड (क) बमोजिमको क्षेत्रमा असी प्रतिशत सम्म र खण्ड (ख) बमोजिमको क्षेत्रमा सत्तरी प्रतिशत सम्म पूँजीगत अनुदान प्रदान गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम कार्यान्वयन एक वर्ष भन्दा बढी अवधि लाग्ने प्रकृतिका आयोजना बहुवर्षिय रूपमा स्वीकृत गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम स्वीकृत गरिने बहुवर्षिय आयोजनाको अवधि, प्रदान गरिने वित्तिय अनुदानको भुक्तानी र तत्सम्बन्धी अन्य सर्तहरू आयोजनाको प्रकृति हेरी निर्देशन समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

(५) यस दफा बमोजिम प्रदान गरिएको पूँजीगत अनुदान संस्थाको जगेडा कोषमा राखी आयोजनाको पूँजीगत खर्चमा मात्र उपयोग गर्नु पर्नेछ ।

(६) उत्पादन, प्रशोधन, बजारीकरण गर्ने संस्थाले मात्र पूँजीगत अनुदान प्राप्त गर्न सक्ने छन् ।

(७) चक्लाबन्दीमा आधारित सहकारी/सामूदायिक खेती वा एक सहकारी एक उत्पादन प्रवर्द्धन सहयोगका लागि पूँजीगत अनुदान प्रदान गर्दा दफा ३ को उपदफा (३) (क) भन्दा धेरै जग्गामा गरिएको वा गरिने सहकारी खेतीलाई प्राथमिकता दिन सक्ने छ ।

(८) एक सहकारी एक उत्पादन सहयोग कार्यक्रममा विनियोजित बजेटको पाँच प्रतिशत रकम अनुदान सहयोग माग गर्ने वा प्राप्त गर्ने संघ संस्थाका सञ्चालक/व्यवाथापक/सदस्यहरुलाई अनुदान सहयोग रकमको उपयोग, समयमा नै आयोजना सम्पन्न गर्न, आयोजनाको दिगो संरक्षण सम्बन्धी तालिम सञ्चालन गर्न, अनुदान सहयोग माग गर्ने वा प्राप्त गरेका संघ संस्थाको सूचना प्रकाशन, कार्यक्रम सञ्चालन तथा नियमित अनुगमन गर्ने कार्यमा खर्च गरिने बजेट रकमको बाँकी पन्चानब्बे प्रतिशत एक सहकारी एक उत्पादन सहयोग कार्यक्रममा अनुदान प्रदान गरिने छ ।

६. **सदस्य केन्द्रित भई व्यवसाय सञ्चालन गर्नु पर्ने:** (१) यस कार्यविधि बमोजिम अनुदान प्राप्त गर्ने संस्थाले देहाय बमोजिम सदस्य केन्द्रित व्यवसाय सञ्चालन गर्नुपर्नेछ

(क) उत्पादनमूलक सहकारी संस्थाले सदस्यहरुको मात्र उपज खरिद गर्नुपर्ने,

(ख) कृषि सहकारी संस्थाले संस्थाको वा सदस्यको चक्लाबन्दीमा आधारित सहकारी खेती वस्तु वा सेवा मात्र उत्पादन गर्नुपर्ने,

(ग) रोगारीमूलक सहकारी संस्थाले सदस्यहरुलाई मात्र रोजगारी दिनुपर्ने,

(२) यातायात र स्वास्थ्य सेवाका आयोजनाको हकमा यो दफा लागु हुनेछैन ।

७. **अनुदान उपलब्ध नगराइने:** (१) दफा ४, ५ र ६ मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अस्थामा संस्थालाई अनुदान उपलब्ध गराइने छैन,
- क) वार्षिक साधारण सभा सम्पन्न नगरेको,
- ख) सञ्चालक समिति र लेखा सुपरिवेक्षक समितिको नियमित रूपमा निर्वाचन नगरेको,
- ग) नियमित रूपमा वार्षिक लेखा परीक्षण नगराएको,
- घ) लेखा समितिको वार्षिक प्रतिवेदन पेश नभएको,
- ङ) अधिल्ला वर्षहरूमा प्राप्त गरेको अनुदानको सदुपयोग नगरेको,
- च) कार्यक्षेत्रभन्दा बाहिर गई कारोबार सञ्चालन गरेको,
- छ) कर चुक्ता प्रमाणपत्र नभएको,
- ज) संस्था दर्ता भएको कम्तिमा दुई वर्ष पूरा नभएको ।
- तर बीउपुँजी अनुदानको हकमा प्रारम्भिक साधारण सभा सम्पन्न गरेपछि त्यस्तो अनुदान उपलब्ध गराउन सकिनेछ ।

परिच्छेद -३

अनुदान प्रदान गर्ने प्रक्रिया

८. **सूचना प्रकाशन गर्ने:** (१) प्रत्येक आर्थिकको वर्षको आधिन मसान्तभित्र गाउँपालिकाको कार्यालयले वित्तिय अनुदानका लागि आयोजना प्रस्ताव पेश गर्न कुनै राष्ट्रिय स्तरको दैनिक पत्रिकामा तीस दिन अघि सूचना दिई प्रकाशन गर्नुपर्नेछ ।
- (२) उपदफा (१) बमोजिमको सूचना गाउँपालिका स्तरीय सहकारी संघमा समेत जानकारी गराउनुपर्नेछ ।
- (३) उपदफा (१) बमोजिमको सूचना देवघाट गाउँपालिकाको कार्यालयको वेबसाइटमा समेत राख्नुपर्नेछ ।

९. **दरखास्त पेस गर्नुपर्ने:** यस कार्यविधि बमोजिम अनुदान प्राप्त गर्न चाहने संस्थाले देहायका कागजात तथा विवरण संलग्न गरी दफा ८ बमोजिम प्रकाशित सूचनामा दिइएको अवधि भित्र अनुसूची -१ बमोजिमको ढाँचामा गाउँपालिकाको कार्यालयमा दरखास्त दिनु पर्नेछ ।
- क) संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,
ख)संस्थाको विनियमको प्रतिलिपि,
ग)पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,
घ)कर चुक्ताको प्रमाणपत्र,
ङ)आयोजनाको प्रस्ताव
च)साधारण सभाबाट आयोजना प्रस्ताव स्वीकृत गरी अनुदान माग गर्ने गरिएको निर्णयको प्रतिलिपि,
छ)सञ्चालक समितिका पदाधिकारीको नाम, ठेगाना र सम्पर्क टेलिफोन नम्बर सहित तीन पुस्ते खुलेको विवरण,
ज)पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन
झ)जग्गा प्राप्त गर्नुपर्नेमा प्राप्तिको भरपर्दो व्यवस्था खुल्ने कागजात
ञ)आयोजनाको लागि संस्थाको तर्फबाट परिचालन गरीने पुँजीको स्रोत खुलेको कागजात,
ट)अनुसूची -२ बमोजिमको विवरण,
ठ)स्थानीय तहबाट आयोजनाको लागि उपलब्ध गराउने समपूरक (आयोजनाको कम्तीमा दश प्रतिशत सो भन्दा बढी रकम सहितको प्रस्तावित आयोजनाना सिफारिस वा प्रस्तावित आयोजना सिफारिस ।

१०. **प्रारम्भिक छानविन गर्ने:** (१) कार्यालयमा प्राप्त दरखास्तहरू पेश गर्नुपर्ने म्याद समाप्त भएको १५ दिनभित्र गाउँपालिकाको कार्यालयमा पेश गर्नु पर्नेछ ।
- (२) दफा ९ बमोजिम प्राप्त दरखास्त उपर गाउँपालिकाको कार्यालयको सम्बन्धित शाखाले प्रारम्भिक छानविन गर्नेछ ।
- (३) उपदफा (२) बमोजिम छानविन गर्दा सम्बन्धीत शाखाले अनुसूची -३ बमोजिमको प्रारम्भिक जाँचसूचीको आधारमा शाखामा उपलब्ध अभिलेख बुझाउनुका साथै स्थलगत निरीक्षण समेत गर्न सक्नेछ ।
- (४) उपदफा (३) बमोजिम छानविन गर्दा यस कार्यविधि बमोजिम अनुदान उपलब्ध गराउन मिल्ने देखिएमा सम्बन्धित शाखाले उपदफा (२) बमोजिमको जाँचसूची सहित छनौटका कार्यक्रम तथा बजेट समेत प्रस्तावित गरी अनुदान उपलब्ध गराउन दफा ११ बमोजिमको प्रस्ताव मूल्यांकन समितिमा सिफारिस गर्नु पर्नेछ ।
- (५) दरखास्त छानविनका सिलसिलामा आवश्यक अन्य कुरा निर्देशन समितिले तोके बमोजिम हुनेछ ।

११. **प्रस्ताव मूल्याङ्कन गर्ने:** (१) दफा १० को उपदफा (४) बमोजिम प्राप्त प्रस्तावको मूल्याङ्कन गरी सिफारिस गर्न गाउँपालिकामा देहाय बमोजिमको प्रस्तावित मूल्याङ्कन समिति रहनेछ

क) प्रमुख प्रशासकीय अधिकृत	- संयोजक
ख) लेखा अधिकृत अधिकृत	- सदस्य
ग) कृषि शाखा प्रमुख	- सदस्य
घ) पशुपन्क्षी विकास शाखा प्रमुख	- सदस्य
ङ) सहकारी शाखा हेर्ने, शाखा अधिकृत	- सदस्य-सचिव

(२) मूल्याङ्कन प्रयोजनका लागि दफा ८ बमोजिमको सूचनाको म्यादभित्र गाउँपालिका तथा कार्यालयमा दर्ता भई दफा १० को उपदफा (४) बमोजिम सिफारिस गरी पठाइएका सबै दरखास्तहरू प्राप्त भएको सुनिश्चित गर्नु पर्नेछ ।

(३) मूल्याङ्कन गर्दा प्रस्तावित मूल्याङ्कन समितिले दफा ३ को उपदफा (२) बमोजिम छुट्याइएको बजेटको सीमाभित्र रही प्रत्येक प्रस्तावलाई अनुसूची -४ बमोजिमको आधारमा मूल्याङ्कन गरी अङ्क प्रदान गर्नु पर्नेछ ।

१२. **आयोजना प्रस्तावको स्वीकृति:** (१) दफा ११ बमोजिम प्रस्तावना मूल्याङ्कन समितिबाट सिफारिस भएको प्रस्ताव स्वीकृतको लागि गाउँपालिका सचिवले निर्देशन समिति समक्ष पेश गर्नु पर्ने ।

(२) उपदफा (१) बमोजिम प्राप्त आयोजना प्रस्तावमा विचार गरी निर्देशन समितिले स्वीकृत प्रदान गर्न सक्नेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि स्वीकृतका लागि प्राप्त आयोजना प्रस्ताव यो कार्यविधि बमोजिम नदेखिएमा निर्देशन समितिले देहाय बमोजिम गर्नेछ ।

(क) तात्त्विक प्रक्रियागत वस अन्य त्रुटी देखिएकोमा पुन मूल्याङ्कनका लागि कुनै वा सबै प्रस्ताव मूल्याङ्कन समितिमा फर्ता पठाउने, वा

(ख) निर्देशन समितिबाट उपसमिति बनाई पुनरावलोकन गराउने ।

(४) कुनै पनि आयोजना प्रस्ताव स्वीकृत हुनको लागि न्यूनतम चालीस अंक प्राप्त गर्नु पर्नेछ ।

(५) आयोजना प्रस्ताव मध्ये एक जिल्ला वा स्थानीय तहबाट एकमात्र पर्न आएमा, स्थानीय तहको सहभागितामा आयोजना

कार्यान्वयन गर्ने गरी सिफारिस सहितको प्रस्ताव पर्न आएमा अनुसूची -४ बमोजिम न्यूनतम पचास अंक प्राप्त गर्ने आयोजना प्रस्ताव स्वीकृत गर्न सकिनेछ ।

(६) यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि निर्देशन समितिले आवश्यक देखेका उपयुक्त आयोजनालाई कुनै शर्त, बन्देज तोकी प्रस्ताव स्वीकृत गर्न सक्नेछ ।

१३. **निर्देशन समितिको गठन:** (१) यस कार्यविधि बमोजिम आयोजना प्रस्तावहरूको स्वीकृति गर्ने तथा तत्सम्बन्धमा आवश्यक निर्देशन एवम समन्वयका लागि गाउँपालिकाको देहाय बमोजिमको निर्देशन समिति रहनेछ

क) प्रमुख प्रशासकीय अधिकृत - संयोजक

ख) प्रमुख लेखा शाखा - सदस्य

ग) प्रमुख प्रशासन शाखा - सदस्य

घ) प्रमुख, कृषि शाखा - सदस्य

ङ) प्रमुख, पशुपंक्षी विकास शाखा - सदस्य

च) प्रमुख, सहकारी विकास - सदस्य सचिव

(३) निर्देशन समितिको बैठक भत्ता तथा खाजा खर्च स्वीकृत बिजेट तथा कार्यक्रमको विनियोजित रकमबाट व्यहोर्नेछ ।

(४) निर्देशन समितिले अनुदानको लागि स्वीकृत गरेका संस्थाका आयोजना प्रस्तावको विवरण सार्वजनिक गराउनु पर्नेछ ।

(५) निर्देशन समितिले अनुदान प्रदान गर्ने सम्बन्धमा आवश्यक सर्त निर्धारण गर्न सक्नेछ ।

परिच्छेद - ४

कार्यान्वयन, अनुगमन र मूल्याङ्कन

१४. **जानकारी दिनु पर्ने:** (१) दफा १२ को उपदफा (२) बमोजिम निर्देशन समितिबाट आयोजना प्रस्ताव स्वीकृत भएको विवरण प्राप्त भएपछि आयोजना प्रस्ताव स्वीकृत हुने संस्थालाई जानकारी दिनु पर्ने । त्यसरी आयोजना प्रस्ताव स्वीकृत भएको सूचना मन्त्रालय वा कार्यालयको वेभसाइटमा समेत राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जानकारी गराउँदा कम्तिमा पन्ध्र दिनको समय दिई सम्झौता गर्न आउने म्याद समेत खुलाउनु पर्नेछ ।
तर कुनै विशेष अवस्था परी केही दिन ढिलो भए तापनि सम्झौता गर्ने पदाधिकारीलाई सो विशेष परिस्थिति परेको भन्ने आधार मनासिब लागेमा सम्झौता गर्न बाधा पर्ने छैन ।
१५. **सम्झौता गर्नुपर्ने :** यस कार्यविधि बमोजिम मन्त्रालय वा कार्यालयले संस्थालाई अनुदान प्रदान गर्दा निर्देशन समितिले तोकेको ढाँचामा सम्झौता गर्नु पर्नेछ ।
१६. **भुक्तानी विधि:** (१) यस कार्यविधि बमोजिम संस्थालाई उपलब्ध गराइने वित्तीय अनुदानको रकम देहाय बमोजिम भुक्तानी गर्न सकिनेछ
(क) सम्झौता भएपछि बीस प्रतिशत पेशकीको रुपमा र
(ख) खण्ड (क) बमोजिम प्राप्त रकमको खर्चको फाँटबारी र निर्माण कार्यको हकमा रनिङ बिल सहितको अन्तरिम प्रतिदेवन प्राप्त भएपछी बाँकी रकम ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि संस्थाले आयोजना सञ्चालन गर्दा आवश्यक पूर्वतयारी पूरा गर्नुपर्नेमा त्यस्तो पूर्वतयारी पूरा नगरेसम्म र निर्देशन समितिले दफा १३ को उपदफा (४) बमोजिम कुनै सर्त, बन्देज तोकेकोमा त्यस्तो सर्त, बन्देज पालना नगरेसम्म कुनै पनि रकम प्रदान गरिने छैन ।

१७. **सार्वजनिक खरिद ऐन लागू हुने:** यस कार्यविधि बमोजिम संस्थाले प्राप्त गर्ने अनुदानको रकम खर्च गर्दा सार्वजनिक खरिद ऐन, २०६३ सार्वजनिक खरिद नियमावली, २०६४, देवघाट गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७७ तथा प्रचलित नेपाल कानून बमोजिमको प्रक्रिया पूरा गर्नु पर्नेछ ।

१८. **वित्तीय अनुदानको सदुपयोग गर्नुपर्ने:**(१) संस्थाले वित्तीय अनुदानको रकम दफा ४, ५, र ६ बमोजिम आफ्नो खातामा आम्दानी बाँधी जुन प्रयोजनको लागि प्राप्त भएको हो, सोही प्रयोजनमा मात्र उपयोग गर्नु पर्नेछ ।

१९. **प्रतिवेदन दिनुपर्ने:** संस्थाले यस कार्यविधि बमोजिम प्राप्त गरेको वित्तीय अनुदानबाट सम्पन्न गरेका कार्य, खर्च र प्रतिफल सहितको विवरण देहायको अवधि भित्र मन्त्रालय वा कार्यालयमा पेश गर्नु पर्नेछ:-

(क) पहिलो अन्तरिम प्रतिवेदन दोस्रो किस्ता लिनु अगावै,

(ख) वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीस दिनभित्र र

(ग) आयोजनाको प्रतिफल र उपलब्धी सहितको अन्तिम प्रतिवेदन आयोजना सम्पन्न भएको एक वर्षभित्र ।

२०. **अनुगमन गर्नुपर्ने:** (१) मन्त्रालय वा कार्यालयले यस कार्यविधि बमोजिम अनुदान प्रदान गरिएका आयोजनाको नियमित रूपमा अनुगमन गर्नु पर्नेछ ।
- (२) मन्त्रालय वा कार्यालयबाट हुने अनुगमनका लागि खर्च स्वीकृत बजेट तथा कार्यक्रममा विनियोजित रकमबाट व्यहोरिनेछ ।
- (३) उपदफा (१) बमोजिम गरिने अनुगमनको प्रतिवेदन गाउँपालिकाको कार्यालयले तोकेको ढाँचामा पेश गर्नु पर्नेछ ।
- (४) उपदफा (१) बमोजिम गरिने अनुगमनको कार्यमा संस्थाले आवश्यक सहयोग गर्नु पर्नेछ ।
२१. **अनुदान रोक्का गर्न सक्ने:** (१) दफा २० बमोजिम अनुगमन गर्दा संस्थाले प्राप्त वित्तिय अनुदानको सदुपयोग नगरेको वा सम्झौताको कुनै सर्त पालना गरेको नपाइएमा अनुगमन प्रतिवेदनको सिफारिसको आधारमा गाउँपालिका कार्यालयको मनासिव समय दिई देहाय बमोजिम गर्न सक्नेछ:
- क) उपयोग नगरेको रकम वा खरिद भएको उपकरणको उपयोग गर्न लगाउने,
- ख) अधुरो निर्माण कार्य सुचारु गर्न लगाउने र
- ग) सम्झौताको सर्त पालना नभएकोमा पालना गर्न लगाउने ।
- (२) उपदफा (१) बमोजिम दिइएको समयभित्र संस्थाले आवश्यक सुधार नगरेमा मन्त्रालय वा कार्यालय आवश्यक सुधार गरेपछि फुकुवा गर्ने गरी बाँकी किस्ताको भुक्तानी रोक्का राख्न सक्नेछ ।
- (३) उपदफा (२) बमोजिम गाउँपालिकाको कार्यालयले रोक्का राखेको वा फुकुवा गरेको जानकारी संस्थालाई दिनुपर्नेछ ।

२२. **असूल उपर गर्ने:** दफा २० बमोजिम अनुगमन गर्दा यस कार्यविधि बमोजिम संस्थालाई प्रदान गरिएको वित्तीय अनुदानको रकम कुनै किसिमले दुरुपयोग गरिएको पाइएमा त्यस्तो रकम दुरुपयोग गर्ने संस्थाका सदस्य तथा पदाधिकारीको घरघरानाबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ ।
२३. **सफाई पेस गर्ने मौका दिनुपर्ने:** दफा २१ बमोजिम अनुदान रोक्का राख्नुपर्दा वा दफा २२ बमोजिम रकम असूल उपर गर्नुपर्दाको अवस्थामा सम्बन्धी संस्थालाई सफाई पेस गर्ने मनासिव माफिकको समय दिनुपर्नेछ ।
२४. **वित्तीय अनुदान लेखापढी:** (१) संस्थाले यस कार्यविधि बमोजिम प्राप्त वित्तीय अनुदानको लेखापरीक्षण प्रचलित कानून अनुसार गराउनु पर्नेछ ।
- (२) उपदफा (१) बमोजिम लेखापरीक्षण गराउने प्रयोजनका लागि संस्थाले प्राप्त रकमको सेस्ता तथा बिल भरपाईहरू यस कार्यविधि बमोजिम अलगगै रूपमा सुरक्षित राख्नु पर्नेछ ।
- (३) उपदफा (१) बमोजिम लेखापरीक्षण प्रतिवेदन संस्थाले साधारण सभाबाट स्वीकृत भएपछि मन्त्रालय वा कार्यालयमा पठाउनु पर्नेछ ।
- (४) उपदफा (१) बमोजिम सम्पन्न लेखापरीक्षण त्रुटीपूर्ण रहेको भनी उजुरी परेमा गाउँपालिकाको कार्यालयमा तत्सम्बन्धमा छानबिन गरी संस्थालाई पुनः लेखापरीक्षण गराउन निर्देशन दिन सक्नेछ ।

परिच्छेद -५

विविध

२५. **साधारण सभालाई जानकारी गराउनु पर्ने:** यस कार्यविधि बमोजिम अनुदान प्राप्त भएपछि संस्थाले लगतै बस्ने साधारण सभामा सोको सम्पूर्ण विवरण सहितको जानकारी गराउनु पर्नेछ ।
२६. **गाउँपालिका स्तरीय सहकारी संघ सँग समन्वय, साझेदारी र सहकार्यता:** (१) गाउँपालिकाको कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र यस कार्यविधि बमोजिम स्वीकृत भएको विवरण अनुदानको रकम र प्रयोजन समेत खोली त्यस्तो अनुदान प्राप्त गर्ने संस्थाहरूको विवरण सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनु पर्नेछ ।
- (२) संस्थाले दफा २० बमोजिम गाउँपालिकामा पेश गर्ने प्रतिवेदनको एक प्रति सम्बन्धित स्थानीय तहमा समेत पठाउनुपर्नेछ ।
- (३) सम्बन्धित गाउँपालिका सहकारी संघ संस्था उपदफा (२) बमोजिम प्राप्त प्रतिवेदन समेतका आधारमा संस्थाले सञ्चालन गरेको आयोजनाको नियमित अनुगमन र कार्यन्वयनमा समन्वय गर्नुपर्ने ।
- (४) अनुदान प्राप्त गर्ने संस्थाहरूले प्राप्त अनुदानबाट गरेका कार्यहरू साधारण सभाबाट अनुमोदन गरी सोको एक प्रति सम्बन्धीत गाउँपालिका स्तरीय सहकारी संघमा उपलब्ध गराउनु पर्नेछ ।
- (५) गाउँपालिका स्तरीय सहकारी संघले समपुरक कोष उपलब्ध गराउने साझेदारीका आयोजनाहरू कार्यान्वयन एवं सम्पन्न गराउने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने र सो आयोजनामा दिइने अनुदान रकम मन्त्रालय वा कार्यालयले सम्बन्धित स्थानीय तहको खातामा निकास गर्नुपर्नेछ ।

२७. **विवरण सार्वजनिक गर्नुपर्ने:** (१) संस्थाले गाउँपालिकाको कार्यालयबाट प्राप्त गरेको वित्तिय अनुदानको प्रयोजन समेत खुल्ने विवरण र खर्चको फाँटबारी आयोजना स्थल वा संस्थाको कार्यालयमा सर्वसाधारणको जानकारीका लागि प्रस्टसँग पढ्न सक्ने गरी सूचना पाटीमा लेखि सार्वजनिक गर्नुपर्नेछ ।
 (२) उपदफा (१) बमोजिम सार्वजनिक गर्ने विवरणमा आयोजनाको स्वीकृत प्रस्ताव बमोजिम प्रदेश सरकारका साथै संस्थाको प्रयोजनगत योगदान र अघावधिक खर्चका महलहरु राख्नु पर्नेछ ।
२८. **प्रवर्द्धन वा पुनः सञ्चालनका लागि अनुदान दिन सक्ने:** (१) यस कार्यविधिमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा प्रदेश सरकारको विशेष प्राथमिकताको लक्षित कार्यक्रम अन्तर्गत प्रवर्द्धन गरिने संस्थाका साथै पुराना साझा (सहकारी) संस्थाको सम्पतिको संरक्षण र उपयोग गरी पुनः सञ्चालन गर्ने सिलसिलामा स्वीकृत वार्षिक कार्यक्रममा व्यवस्था गरी आवश्यक अनुदान प्रदान गर्न सक्नेछ ।
 (२) उपदफा (१) बमोजिम प्रदान गरिने अनुदानको रकम र प्रयोजन स्वीकृत वार्षिक कार्यक्रममा व्यवस्था भए बमोजिम हुनेछ ।
 (३) उपदफा (१) बमोजिम प्रदान गरिने अनुदानका सम्बन्धमा अन्य व्यवस्था निर्देशन समितिले तोके बमोजिम हुनेछ ।
२९. **प्रतिवेदन प्रकाशन गर्नुपर्ने:** मन्त्रालय वा कार्यालय यस कार्यविधि बमोजिम प्रदान गरिएको वित्तिय अनुदानको प्रतिफल समेत झल्कने गरी वार्षिक प्रतिवेदन प्रकाशन गर्नुपर्नेछ ।

३०. **बाधा अड्काउ फुकाउ:** यो कार्यविधिको कार्यान्वयन सिलसिलामा कुनै प्रावधानमा दुविधा उत्पन्न भएमा कार्यविधिको भावना र समयको प्रतिकूल नहुने गरी थप व्यवस्थित र प्रभावकारी बनाउन गाउँकार्यपालिकाको निर्णयले गर्न सक्नेछ ।

अनुसूची - १
(दफा ९ सँग सम्बन्धित)

दरखास्तको ढाँचा

मिति: २० / /

श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू,
देवघाट गाउँपालिकाको कार्यालय
देवघाट तनहुँ

विषय: वित्तिय अनुदानका लागि प्रस्ताव पेस गरिएको ।

देवघाट गाउँपालिकाको मितिमापत्रिकामा प्रकाशित सूचना अनुसार यस संघ/संस्थाले गाउँपालिकाको वित्तिय अनुदान समेतमाआयोजना सञ्चालन गर्ने गरी मितिको साधारण सभाले निर्णय गरेकाले सूचनामा तोकिएका कागजात संलग्न राखी अनुसूची -२ बमोजिमको विवरण खुलाई यो दरखास्त पेस गरिएको छ । "सहकारी संघ संस्थालाई अनुदान प्रदान गर्ने कार्यविधि, २०७७" का सर्त, बन्देजहरु पालना गर्न यो संघ/संस्था मन्जुर गर्दछु/छ ।

भवदीय

.....

अध्यक्ष

नाम,थर

संघ/संस्थाको नाम, ठेगाना

स्थानीय राजपत्र,

खण्ड: ४,

संख्या: १४,

मिति: २०७७/०७/०६

संघ/संस्थाको छाप
सम्पर्क नं.

अनुसूची - २
(दफा ९ को खण्ड (ट) सँग सम्बन्धित)

आयोजनाको विवरण

जिल्ला: गा.पा. वडा नं.

१. संघ/संस्थाको नाम:
ठेगाना: गाउँ/टोल:
२. दर्ता नं. र मिति:
३. आयोजनाको नाम:
४. आयोजना स्थल:
जिल्ला: न.पा./गा.पा.:
वडा नं.: गाउँ/टोल:
४.१. आयोजना स्थल दफा ५ बमोजिमको दुर्गम क्षेत्रमा:
पर्ने..... नपर्ने
५. आयोजना प्रारम्भ हुने मिति:
६. आयोजना सम्पन्न हुने मिति:
७. प्रस्तावित आयोजनाको कुल लागत: रु.
७.१. स्थिर पूँजी आवश्यकता: रु.
क) मेशिनरी उपकरण रु.
ख) जग्गा रु.
ग) भवन रु.
घ) पशुपन्छी खरिद रु.

वर्गीकरण	सहभागिता					
	सासधारण सदस्यमा		सञ्चालक समितिमा		आयोजनामा पत्यक्ष लाभास्वित हुनेमा	
	संख्या	प्रतिशत	संख्या	प्रतिशत	संख्या	प्रतिशत
महिला						
अपाङ्गता भएका व्यक्ति						
दलित समुदाय						
पिछडिएका अल्पसंख्यक जनजाति						
अन्य						
जम्मा						

ड) अन्य (खुलाउने) रु.

७.२. कार्यक्रम पूँजी आवश्यकता रु.

७.३. कार्यक्रम खर्चको आयोजनाको हकमा कार्यक्रम खर्च रु.

.....

८. संस्थाले व्यहोर्ने लागत प्रतिशत

९. संस्थाको लागत व्यहोर्ने श्रोत:

क) शेयर रकमबाट रु.

ख) जगेडा कोषबाट रु.

ग) अन्य रु.

१०. सदस्य सहभागिताको अवस्था:

११. संस्थाको व्यावसायिक सेवामा सदस्य केन्द्रियता

विवरण		हालको अवस्था (पछिको आ.व. को)				आयोजना सञ्चालन भएपछि हुने अवस्था			
उत्पादित वस्तुको खरिद	सदस्यको उत्पादन								
	गैर सदस्यको उत्पादन								
जम्मा									
उत्पादन सामाग्री र उपभोग्य वस्तुको बिक्री	सदस्यलाई								
	गैर सदस्यलाई								
जम्मा									
स्वरोजगार	हालको अवस्था				आयोजना सञ्चालन भएपछि हुने अवस्था				
प्रत्यक्ष पूर्ण (वर्षमा २०८० घण्टा काम पाउने भए १ जना मानी)									

संख्या								
जनाउने								
अप्रत्यक्ष								
जम्मा								

१२. आयोजनास्थलमा पूर्वाधारको स्थिति
 (क) बिजुली (ख) सिंचाई
 (ग) पक्की सडक (घ) कच्ची सडक
१३. व्यवसायको लागि भवन,टहरा,सेड,गोठको स्थिति
 (क) आफ्नै स्वामित्वमा निर्माण भएको
 (ख) आफ्नै स्वामित्वमा निर्माणधीन.....
१४. कार्यालयको भौतिक स्थिति: (क) आफ्नै भवन.....
 (ख)भाडाको घर.....
१५. संस्थागत सुशासनको स्थिति:
 (क) सञ्चालक समितिको बैठक नियमित छ..... छैन.....
 (ख)वार्षिक साधारण सभा नियमित छ छैन
 (ग)लेखा परिक्षण नियमित छ छैन
 (घ)संघहरुमा आवद्ध छ छैन
 (ङ) कार्य सञ्चालन नियमावली छ छैन
 (च) आयोजनाको सम्भाव्यता अध्ययन छ छैन
 भएको भए व्यवसायको वार्षिक मुनाफा दर:
१६. उत्पादित वस्तुकोमा बजार सम्भावना:
 (क) अन्तराष्ट्रिय बजारको पहुँच भएको नभएको
 (ख) राष्ट्रिय बजारको पहुँच भएको नभएको

- (ग) स्थानीय बजारको पहुँच भएको नभएको
१७. सामूहिक व्यवस्थापनमा सञ्चालन वा चकलाबन्दीमा आधारित सहकारी खेती सञ्चालन
- (क) हुने (ख) नहुने
- (ग) हुने भए सामूहिक रूपमा के कसरी सञ्चालन गरिने गरी, खुलाउने
.....
.....
१८. प्रविधि नव प्रवर्तन(उत्पादकत्व बढाउने गरी प्रयोगमा रहेको उत्पादन विधिमा स्थानीय रूपमा गरिएको सकारात्मक परिवर्तन वा स्थानीय रूपमा समाधान गर्ने गरी आधुनिक प्रविधिको सिर्जनात्मक अवलम्बन):
- (क) हुने..... नहुने.....
- (ख) हुने भए के कसरी हुने गरी खुलाउने
१९. मूल्य श्रृंखलामा माथिल्लो क्रियाकलाप:
२०. (क) हो होइन
- (ख) हो भने व्यहोरा खुलाउने
२१. वैदेशिक बजारीकरण

विवरण	हाल पछिल्लो आ.व.को अवस्था		आयोजना सञ्चालन भएपछि हुने अवस्था	
	रु.	प्रतिशत	रु.	प्रतिशत
स्वदेशमा विक्री				
विदेशमा विक्री				
जम्मा				

२२. वातावरणीय सरोकार (प्राकृतिक श्रोतको जगर्ना , जैविक विविधतामा बढोत्तरी, स्थानीय जातको संरक्षण प्राङ्गारिक खेतिपाती, प्रदुषणको रोकथाम लगायतमा पर्ने प्रभाव):

(क) सकारात्मक प्रभाव हुने नहुने

(ख) हुने भएके कस्ता हुने हो खुलाउने

.....

(ग) नकारात्मक प्रभाव हुने नहुने

(घ) हुने भए के कस्तो हुने हो, खुलाउने

.....

२३. अन्य कुनै कुरा भए खुलाउने

.....

अध्यक्षको हस्ताक्षर

.....

नाम, थर:

संस्थाको

नाम, ठेगाना:

संस्थाको छाप:

सम्पर्क नं:

अनुसूची - ३

(दफा १० को उपदफा (३) सँग सम्बन्धित)

प्रारम्भिक जाँचसूची

१. सूचनाको म्यादभित्र दरखास्त दर्ता भएको नभएको
२. सूचनामा तोकिएको सबै कागजात संलग्न भएको नभएको
३. पछिल्लो वार्षिक साधारण सभा समयमै गरेको नगरेको
४. पछिल्लो सञ्चालक समितिको निर्वाचन समयमै गरेको नगरेको
५. पछिल्लो वार्षिक लेखापरीक्षण समयमै गराएको नगराएको
६. यस अघि अनुदान प्राप्त गरेको भए सदुपयोग गरेको नगरेको
७. कार्यक्षेत्र भन्दा बाहिर गई कारोबार सञ्चालन नगरेको गरेको
८. संस्था सञ्चालनमा आएको कम्तीमा २ आर्थिक वर्ष पूरा (वीउपूँजी अनुदानको हकमा प्रारम्भिक साधारण सभा सम्पन्न भएको नभएको
९. कर चुक्ता प्रमाणपत्र..... भएको नभएको
१०. दफा १० को उपदफा (५) बमोजिम निर्देशन समितिले तोके बमोजिम भएको नभएको
११. लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पेस भएको नभएको
१३. स्थानीय तहको सहभागितामा आयोजना कार्यान्वयन गर्ने हो भने स्थानीय तहको सिफारिस पेस भएको नभएको
- द्रष्टव्य;
-
-

जाँच गर्ने कर्मचारीको
प्रमाणित गर्नेको

नाम,थर:

नाम,थर:

दस्तखत:

मिति:

दस्तखत:

मिति:

अनुसूची - ४

(दफा ११ को उपदफा (३) सँग सम्बन्धित)

प्रस्ताव मूल्याङ्कन आधार र अङ्क

सि.नं.	आधार	अङ्क	पूर्णाङ्क
१	आयोजनाको सदस्य केन्द्रियतामा (उत्पादन मूलक संस्थामा सदस्यबाट खरिद, उपभोक्ता संस्थामा सदस्यलाई बिक्री र रोजगारीमूलक संस्थामा सदस्यलाई रोजगारी) चक्लाबन्दीमा आधारित सहकारी खेती		
१.१	हालको अवस्था		
(क)	१०० प्रतिशत वा ५०% लागत व्यहोर्ने, ५० रोपनी वा १० विघा वा बढीमा	१०	
(ख)	७५% वा ४०% लागत व्यहोर्ने, ४० रोपनी वा ८ विघा वा बढूना	९	
(ग)	५०% वा ३०% लागत व्यहोर्ने, ३० रोपनी वा ५ विघा वा बढीमा	८	
(घ)	२५% वा २०% लागत व्यहोर्ने, २० रोपनी वा विघा कममा	७	

(ड)	२५% वा २०% लागत व्यहोर्ने , १० रोपनी वा २ विघा कममा	६	
१.२	आयोजनाको प्रक्षेपित अवस्था		१०
	१००% वा १०० रोपनी वा २० रोपनी वढीमा	१०	
	७५% वा बढी ८० रोपनी वा १६ विघा बढिमा	९	
	५०% वा बढी ६० रोपनी १२ विघा वढीमा	८	
	२५% वा बढी ४० रोपनी वा ८ विघा वढीमा	७	
	२५% वा कम २० रोपनी वा ४ वढीमा	६	
२	आयोजनाबाट सिर्जना हुने रोजगारी (प्रतिलाख लगानीमा पूर्ण रोजगारी संख्या)		१५
	५ जना वा बढी	१५	
	४ जना	१४	
	३ जना	१३	
	२ जना	१२	
	१ जना वा कम	११	
३	गरिब, विपन्न, महिला तथा सीमान्तकृत समुदायको सहभागिता		१५
३.१	सदस्यमा सहभागिता	५	
	शत प्रतिशत	५	
	५१ प्रतिशत भन्दावढी	४	
	३३ प्रतिशत भन्दा वढी	३	
	३३ प्रतिशत भन्दा वढी	२	
	नभएको	१	
३.२	सञ्चालक समितिमा सहभागिता	५	

	शत प्रतिशत	५	
	५१ प्रतिशत भन्दा वढी	४	
	३३ प्रतिशत भन्दा वढी	३	
	३३ प्रतिशत भन्दा वढी	२	
	नभएको	१	
३.३	आयोजनाको लाभ लिनमा सहभागिता	५	
	शत प्रतिशत	५	
	५१ प्रतिशत भन्दा वढी	४	
	३३ प्रतिशत भन्दा वढी	३	
	३३ प्रतिशत भन्दा कम	२	
	नभएको	१	
४	महिला सहभागिता		१०
४.१	सञ्चालक समितिमा सहभागिता वा सदस्यहरूको आयोजनामा सहभागिता	५	
	शत प्रतिशत	५	
	५१ प्रतिशत भन्दा वढी	४	
	३३ प्रतिशत भन्दा वढी	३	
	३३ प्रतिशत भन्दा कम	२	
	नभएको	१	
६	सिर्जनात्मकता		१०
	सासमूहिक व्यवस्थापन सञ्चालन	२	
	भैरहेको प्रविधिमा नवप्रवर्तन	२	
	मूल्य श्रृङ्खलामा माथिल्लो क्रियाकलाप	२	
	वातावरणीय सरोकारको सम्बोधन	२	

	चक्रावन्धीमा आधारित उत्पादन	२	
--	-----------------------------	---	--

द्रष्टव्यः

१. पूर्ण रोजगारी भन्नाले वर्षमा २,०८० घण्टाको काम सम्झनुपर्छ।
२. वातावरणीय सरोकार भन्नाले प्राकृतिक स्रोतको जगर्ना, जैविक विविधतामा बढोत्तरी स्थानीय जातको संरक्षण, प्राङ्गारीक खेतीमा, प्रदुषणको रोकथाम लगायतमा पेने प्रभाव सम्झनु पर्दछ।
३. नवप्रवर्तन भन्नाले उत्पादकत्व बढाउने गरी प्रयोगमा रहेको उत्पादन वोधिमा स्थानीय रूपमा गरिएको सकारात्मक, परोवर्तन वा स्थानीय समस्या समाधान गर्ने गरी आधुनिक प्रविधिको सिर्जनात्मक अवलम्बन सम्झनुपर्छ।
४. बैदेशिक बजारीकरण भन्नाले संस्थाको ५ प्रतिशत बढी विदेशमा निर्यात गर्नेलाई सम्झनुपर्छ।

अनुसूची - ५
(दफा ३ को उपदफा (५) सँग सम्बन्धित)

उत्कृष्ट सहकारी संघ संस्था पुरस्कृतका लागि मूल्याङ्कनका आधार र अङ्क

श्री..... सहकारी संस्था लि
गाउँपालिका वडा नं

क्र.सं.	मूल्याङ्कन हुने विषय	अङ्क: १००	न्यूनतम गर्नुपर्ने अंक: ५०	कैफियत
१	संघ संस्था स्थापनाको पाँच वर्ष पुरा	१०	५	
२	सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) मा आवद्धता र तथ्याङ्क प्रवृष्टी	१०	५	
३	सम्पति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिन, २०७४ को पालना	१०	५	
४	दोहोरो सदस्य र सञ्चालक नरहेको, सदस्य केन्द्रित भई सञ्चालनमा रहेको, कार्यक्षेत्र सदस्य रहेको र मुख्य उद्देश्य बमोजिम कारोवार गरेको	१०	५	
५	जगेडा कोषमा संस्थाको जम्मा सम्पतिको कम्तीमस पाँच प्रतिशत रकम रहेको	१०	५	

६	सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व भएको	१०	५	
७	आन्तरिक कार्यविधि, रणनीतिक तथा व्यावसायिक योजना बनाई सञ्चालन भएको	१०	५	
८	लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन साधारणसभा पेश भई पारित भएको	१०	५	
९	कर चुक्ता गरेको	१०	५	
१०	१० चौमासिक प्रतिवेदन, वार्षिक प्रतिवेदन लगायका गाउँपालिकामा बझाङनु पर्ने विवरणहरू समयमै पेश गर्ने	१०	५	

मूल्याङ्कन गर्ने कर्मचारी

नाम,थर:

पद:

मिति::

प्रमाणित गर्ने (एक तह माथिको कर्मचारी)

नाम,थर

पद:

मिति:

आज्ञाले

नरहरि सापकोटा

प्रमुख प्रशासकीय अधिकृत